

सौर्य फोटोभोल्टायक लिफ्ट सिंचाई प्रणाली माग फारम (सामुदायिक सिंचाई)

श्रीमान कार्यकारी निर्देशक ज्यु
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र
खुमलटार, ललितपुर

बिषय : सामुदायिक सौर्य सिंचाई प्रणालि माग सम्बन्धमा ।

महोदय,

प्रस्तुत विषयमा हामी समुदायिक उपभोक्ताले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र द्वारा प्रकासित सुचना बमोजिम यस जिल्लाको (न.पा / गा.पा) वडा नं. मा रहेको (हेक्टर / बिघा /रोपनी) जमिन सौर्य सिंचाई प्रणाली प्रयोग गरी सिंचाई गर्नका लागी माग फारम, पुर्व सम्भाव्यता अध्यन फारम र लागत सहभागिताको प्रतिवद्धता पत्र कम्तीमा कुल लागतको ४०% , रु.(लगानी गर्न सक्ने अधिकतम अनुमानित रकम) व्यहोर्ने लिखित साभेदारी अवधारणा यसै निवेदन साथ पेस गरेका छौ ।

निवेदक (उपभोक्ता समिति)

| क्र.स | नाम | पद | हस्ताक्षर |
|-------|-------|-----------|-----------|
| १ | | अध्यक्ष | |
| २ | | कोषध्यक्ष | |
| ३ | | सचिव | |
| ४ | | सदस्य | |
| ५ | | सदस्य | |

सम्पर्क व्यक्ति : फोन नं

योजनाको नाम : हस्ताक्षर :.....

नोट : सौर्य सिंचाई प्रणालि माग गर्न इच्छुक उपभोक्ता समितिले निम्न बमोजिम आवश्यक कागजात संलग्न गरी पेस गर्नुपर्नेछ ।

आवश्यक कागजातहरु सामुदायिक सिंचाईको हकमा :

१. उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी
२. महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाँउपालिकाको सिफारिस
३. प्रतिवद्धता पत्र (कम्तीमा कुल लागतको ४०% व्यहोर्ने गरी)
४. लाभान्वीत कृषकको नाम र जग्गाको क्षेत्रफल उल्लेख गरिएको सारांस पत्र ।



नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

सौर्य फोटोभोल्टायक लिफ्ट सिंचाई प्रणालि पुर्व संभाव्यता अध्यन फारम (सामुदायिक सिंचाई)

सिंचाई योजना बारे स्थलगत विवरण :

प्रदेश :

जिल्ला :

गा. पा/न.पा :

सिंचाई गर्ने कुल क्षेत्रफल :

(हेक्टर / विघा / रोपनी)

सौर्य सिंचाई प्रणालीबाट लाभान्वीत हुने कृषकको संख्या :

क. विवरण: (चिन्ह लगाउनुहोस)

१. सिंचाई योजनामा यस केन्द्र बाहेक सहयोग गरेका निकाय : सिंचाई विभाग साना किसान जि.स.स सहकारी गै.स.सं अन्य

अन्य भएमा :

२. पानीको श्रोत : नदी/खोला डिप बोरिङ्ग वर्षाको पानी ताल हाल प्रयोगार्थ खानेपानी अन्य

अन्य भएमा :

ख. पानीको प्राप्यता तथा माग :

१. प्रति दिन सिंचाईका लागी आवश्यक पर्ने पानीको मात्रा (लि. प्रति दिन) :

२. श्रोतमा रहेको पानीको मात्रा (लि. प्रति दिन) :

ग. सिंचाई गरिने जग्गा /जमिनको विवरण :

१. श्रोतबाट सिंचाई गरिने जग्गा /जमिनको उचाई: मी

२. श्रोतबाट सिंचाई गरिने जग्गा /जमिनको दुरी : मी

घ. सौर्य पाता एवं अन्य उपकरण जडान गर्ने जग्गाको विवरण

१. सौर्य पाता जडान गर्नका लागी आवश्यक पर्ने छ्याँ रहित जग्गा(छ/छैन) :

२. सौर्य पाता जडान गरिने प्रस्तावित जग्गाको स्थान:

३. सौर्य पाता जडान गरिने प्रस्तावित जग्गाको क्षेत्रफल :

४. सौर्य पाता जडान गरिने प्रस्तावित जग्गाको नामसारी वा हस्तानतरण(छ/छैन) :

ङ.संचालनमा रहेको सिंचाई योजना भएमा :

१. उत्पादन गरिने कृषीजन्य बाली :

२. वार्षिक आमदानी : रु

च. बजार ब्यवस्थापन

१. नजिकैको बजारको स्थान

२. नजिकैको बजार र सिंचाई गरिने जग्गाको दुरी :

छ. प्रयोगकर्ता बारे विवरण :

१. के यस सिंचाई योजनामा सामुदायिक उपभोक्ता समिति छ / छैन:
२. के यस सिंचाई योजनामा सहकारीको लगानी रहेको छ / छैन :
३. के यस सिंचाई योजनामा कसैबाट कुनै प्रकारको तालिम उपलब्ध गराइएको छ / छैन :
४. यस सिंचाई योजनाको प्रकार :

ज. उर्जा खपत

१. सिंचाई योजनामा हाल कसरी पानी तान्ने पम्प प्रयोग भएको छ? ईन्धन राष्ट्रिय प्रसारण लाइन अन्य
- अन्य भएमा :
२. सिंचाई योजना अन्तर्गतको जग्गा र विद्युत वितरण लाइन बिचको दुरी :
३. ईन्धन बाट सिंचाई योजना संचालन मा रहे हाल कुन ईन्धन प्रयोगमा रहेको : डिजल पेट्रोल मडितेल अन्य
- अन्य भएमा :
४. ईन्धन बाट सिंचाई योजना संचालनमा रहे मासिक खर्च : रु/लि
५. राष्ट्रिय प्रसारण लाइनबाट सिंचाई योजना संचालनमा रहे मासिक खर्च : रु.

झ. लागत साभेदारी :

१. सौर्य सिंचाई प्रणालीका लागी उपभोक्ता समिति बाट हुनसक्ने न्युनतम आर्थिक योगदानको विवरण: रु
- अनिवार्य लागत सहभागिताको प्रतिवद्धता पत्र वा साभेदारी लिखित अवधारणा पेस गर्नुहोस ।

सम्पर्क व्यक्ति : फोन . नं / मो.नं

योजनाको नाम : ईमेल :

हस्ताक्षर : मिति :

उपभोक्ता समितिको छाप :

महानगरपालिका/उप-महानगरपालिका/नगरपालिका/गाँउपालिकाको सिफारिस :

माथि उल्लेख भएको सौर्य सिंचाई प्रणालीका लागी उपभोक्ता समितिलाई अनुदान कार्यक्रम अन्तर्गत सौर्य सिंचाई प्रणाली जडान गरिदिन हुन सिफारिस गर्दछौ ।

स्थानीय तहको नाम : मिति :

सिफारिस गर्नेको नाम : पद :

स्थानीय तहको छाप :